

SET - 16

1. "KALEIDOSCOPE" शब्दबाट तलको कुन शब्द बनाउन सकिदैन?
 - a. SCALE
 - b. PADLOCK
 - c. PACKET
 - d. DIESEL(a) (b) (c) (d)
2. 50 वटा किताबको मूल्य रु. 4000 पर्छ। यदी कितावको मूल्यमा 25% बृद्धि भयो भने अब 36 वटा किताबको मूल्य कति पर्ला ?
 - a. रु. 3550
 - b. रु. 3400
 - c. रु. 3600
 - d. रु. 4000(a) (b) (c) (d)
3. यदि आयातको लम्बाई 50% ले बृद्धि भएको छ भने त्यसको क्षेत्रफलमा कति प्रतिशतले बृद्धि होला ?
 - a. 15%
 - b. 20%
 - c. 40%
 - d. 50%(a) (b) (c) (d)
4. पहिला ९ वटा रुढ संख्याको योगफल कति हुन्छ ?
 - a. 78
 - b. 101
 - c. 99
 - d. 100(a) (b) (c) (d)
5. सन् 2000 Jan. 1 मा आइतबार पर्छ भने सन् 2004 Jan 1 मा कुन बार पर्छ।
 - a. सोमबार
 - b. मंगलबार
 - c. विहवार
 - d. शुक्रबार(a) (b) (c) (d)
6. नेपालका प्रसिद्ध तीर्थस्थल र तिनको भौगोलिक अवस्थिती बीच जोडा मिलाई गलत छुट्टाउनुहोस्।
तीर्थस्थल / जिल्ला
 - a. देवघाट - तनहुँ
 - b. बराह क्षेत्र - सुनसरी
 - c. मुक्तिनाथ - मुस्ताङ
 - d. स्वर्गद्वारी - सल्यान(a) (b) (c) (d)
7. तल दिइएका भनाईमध्ये कुन बेठीक छ ?
 - a. कोशी र कोका नदीको संगमस्थललाई बराहक्षेत्र भनिन्छ।
 - b. त्रिशुली र तादि नदीको संगमस्थल देवीघाट हो।
 - c. हुम्ला कर्णाली र तिला नदीको संगमस्थल लक्ष्मी तिर्थ हो।
 - d. निलगिरी हिमाल धवलागिरी अञ्चलमा पर्दछ।(a) (b) (c) (d)
8. युरोप सम्बन्धि कुन भनाई बेठीक छ ?
 - a. युरोपको सर्वोच्च शिखर Mt. Albruz रुसमा पर्दछ।
 - b. युरोपको लामो पर्वत श्रृंखला Alpas पर्वत हो।
 - c. युरोपको ठूलो ताल ल्याडोगा रुसमा पर्दछ।
 - d. युरोपको होचो ठाँउ Belgium मा पर्दछ।(a) (b) (c) (d)
9. चीन र भारत बीच निर्धारण गरिएको सिमारेखालाई के भनिन्छ ?
 - a. मेकमोहन लाइन
 - b. ड्युरेन्ड लाइन
 - c. रेडक्लिप लाइन
 - d. दशगजा(a) (b) (c) (d)

		<p>1 जनाले 1 काम = $3 \times \frac{6}{9}$ दिन</p> <p>4 जनाले 10 काम = $\frac{3 \times 6 \times 10}{9 \times 4} = 5$ दिन</p>
38.	c.	<p>Here,</p> <p>5 ft. = $5 \times 12 = 60$ inch</p> <p>5 ft., 5 inch = $60 + 5 = 65$ inch</p> <p>% change = $\frac{65 - 60}{60} \times 100\% = 8.33\%$.</p>
39.	b.	<p> $6 - 4 = 2$ $\left. \begin{array}{l} 6 - 4 = 2 \\ 6 + 4 = 10 \end{array} \right\} 210$ $6 + 4 = 10$ </p> <p> $9 - 2 = 7$ $\left. \begin{array}{l} 9 - 2 = 7 \\ 9 + 2 = 11 \end{array} \right\} 711$ $9 + 2 = 11$ </p>
40.	b.	<p>7 ले भाग जाने जति - बुधबार पर्दछन्।</p> <p>21 गते बुधबार भने 20 गते मंगलबार</p>

10. 'Cotopaxi' शब्द केसँग सम्बन्धित

- a. भू-कम्प
c. पहिरो

- b. ज्वालामूखी
d. हिमपहिरो

(a) (b) (c) (d)

11. तलका मध्ये गलत जोडा छनौट गर्नुहोस् ।

- a. पूर्वको पशुपतिनाथ → हलेसी महादेव
c. सिंहलिला पर्वत → सिन्धूपाल्चोक

- b. पूर्वकी मनकामना → छिन्ताडदेवी
d. गौरीशंकर हिमाल → दोलखा

(a) (b) (c) (d)

12. अरुण ग्रहको वायुमण्डल के ले बनेको हुन्छ ?

- a. Ethane gas
c. Carbondioxide gas

- b. Methane gas
d. All of above

(a) (b) (c) (d)

13. जोडा मिलाउनुहोस् ।

- a. काभ्रे
b. भक्तपुर
c. विजयपुर
d. नुवाकोट
a. a-i, b-ii, c-iii, d-iv
c. a-iv, b-iii, c-ii, d-i

- i. वि.सं. १८३१
ii. वि.सं. १८०१
iii. वि.सं. १८१६
iv. वि.सं. १८२६
b. a-ii, b-i, c-iv, d-iii
d. a-iii, b-iv, c-i, d-ii

(a) (b) (c) (d)

14. श्रेणीक्रम पूरा गर्नुहोस् । D, G, J, ?, P, S, V

- a. I
c. N

- b. M
d. O

(a) (b) (c) (d)


15. दिइएको समरूपता पूरा गर्नुहोस् । Scribble : Write :: Stammer : ?

- a. Walk
c. Dance

- b. Play
d. Speak

(a) (b) (c) (d)

16. Which letter replaces the questions mark?



- a. I
c. N

- b. D
d. M

(a) (b) (c) (d)

17. Complete the following?

68:13::?:356

- a. 216
c. 316

- b. 222
d. 319

(a) (b) (c) (d)

18. (27, 3) जस्तै विशेषता भएको विकल्प छनौट गर्नुहोस् ।

- a. (9,8)
c. (64,4)

- b. (72,2)
d. (5,25)

(a) (b) (c) (d)

19. तलका भनाई अध्ययन गरी सही विकल्प छनोट गर्नुहोस् ।

- a. नेपालका जिउदो शहिद भनि कृतिनिधि विष्टलाई चिनिन्छ ।
- b. नेपालको दोस्रो गौतम बुद्ध भनी जयपृथ्वी बहादुर सिंहलाई चिनिन्छ ।
- c. नेपालको चाणक्य भनी सूर्यप्रसाद उपाध्यलाई चिनिन्छ ।
- d. माघवरसिंह थापालाई कलाबहादुर उपाधी दिन श्री ५ सुरेन्द्र हुन् ।

कोर्ड :

- a. a, d गलत, b, c सही
- b. a, b सही, c, d गलत
- c. a, c गलत, b, d सही
- d. a, b गलत, c, d सही

(a) (b) (c) (d)

20. तीनपटक मदन पुरस्कार पाउने साहित्यकार तलका मध्ये को हुन् ।

- a. सत्यमोहन जोशी
- b. चितरञ्जन नेपाली
- c. मदनमणि दिक्षित
- d. लक्ष्मी प्रसाद देवकोटा

(a) (b) (c) (d)

21. अर्जुनको धनुलाई के भनिन्छ ?

- a. गाण्डिव
- b. पिनाक
- c. अजगव
- d. विजय

(a) (b) (c) (d)

22. तलका कथनहरू मध्ये कुन-कुन सही छन् ।

- a. अमेरिकी स्वतन्त्रता संग्राम हुदा बेलायतका प्रधानमन्त्री जर्ज ग्रेनवील थिए ।
- b. अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वाशिङ्टन हुन् ।
- c. अमेरिका र बेलायत विचको भर्साइल सन्धी पछि अमेरिका स्वतन्त्र भएको हो ।
- d. अमेरिकी एकताको प्रतिकको रूपमा स्याम्युएल एडम्सलाई लिइन्छ ।

- a. a, b मात्र
- b. a, b, c मात्र
- c. a मात्र
- d. a, b, c, d सबै

(a) (b) (c) (d)

23. तलका जोडा सम्बन्धमा गलत जोडा छनोट गर्नुहोस् ।

- A. Apiculture – मौरी
 - B. Acoustic – हवाइजहाज
 - C. Sericulture – रेशम खेती
 - D. Etymotology – किराको अध्ययन
- a. A, C
 - b. B, D
 - c. A, B, D
 - d. A, B, C

(a) (b) (c) (d)

24. सर्वप्रथम मानिस उड्न सक्छ भनी परिकल्पना गर्ने व्यक्तिको थिए ?

- a. आर्किमिडिज
- b. लियोनार्दो दा भिन्ची
- c. गिहार्डिनो ब्रुनो
- d. राइट दाजुभाई

(a) (b) (c) (d)

25. तलका भनाई सम्बन्धमा विचार गर्नुहोस् ।

- A. खप्तड राष्ट्रिय निकुञ्ज बभ्राड, बाजुरा, डोटी र अछाम जिल्लामा फैलिएको छ ।
- B. लामटाड राष्ट्रिय निकुञ्ज नेपालको दोस्रो ठूलो राष्ट्रिय निकुञ्ज हो ।

कोर्ड :

- a. A ठीक, B बेठीक
- b. A बेठीक, B ठीक
- c. A र B दुबै बेठीक
- d. A र B दुबै ठीक

(a) (b) (c) (d)

26. ICIMOD को स्थापना कहिले भएको हो ?

- a. सन् १९८३ डिसेम्बर ५
- b. सन् १९८३ डिसेम्बर १५
- c. सन् १९८३ डिसेम्बर ८
- d. सन् १९८३ डिसेम्बर १

(a) (b) (c) (d)

34. एना आकृतिमा उस्तै देखिने कतिवटा Letter हुन्छन् ।
 a. 8 b. 10
 c. 13 d. 11 (a) (b) (c) (d)
35. तलका कथनमध्ये गलत कथन छनौट गर्नुहोस् ।
 a. सार्कमा वन क्षेत्र भएको देश भूटान हो,
 b. विश्वको कुल भू-भागको करिब ३० प्रतिशत वन क्षेत्रले ढाकेको छ ।
 c. नेपालमा सबैभन्दा बढी वन क्षेत्र भएको प्रदेश बागमती प्रदेश हो ।
 d. राष्ट्रिय निकुञ्ज संघ सरकारको अधिकार सूची अन्तर्गत पर्दछ । (a) (b) (c) (d)
36. भाषा आयोगबारे दिइएको कथन मध्य सही विकल्प छनौट गर्नुहोस् ।
 i. धारा २८७ बमोजिम गठन, ii. अध्यक्ष लवदेव अवस्थी हुन् ।
 iii. यसको गठन २०७४ बैशाख २३ मा भयो ।
 a. i, ii, iii सही b. i, ii, iii गलत
 c. i सही, ii, iii गलत d. i, ii सही iii गलत (a) (b) (c) (d)
37. आर्थिक सर्वेक्षण २०७६/७७ को आधारमा गलत जोडा छनौट गर्नुहोस् ।
 a. जीवन विमा - १९ b. निर्जीवन विमा - २० (a) (b) (c) (d)
 c. पुनर्विमा - २ d. सबैभन्दा बढी विमाको शाखा - बागमती प्रदेश
38. स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गलत कथन छनौट गर्नुहोस् ।
 a. नगरपालिकाको वडा संख्याको अधिकतम सिमा २९ हो ।
 b. गाउँपालिकाको वडाको संख्या कम्तीमा ५ हुनुपर्दछ ।
 c. स्थानीय राजस्व परामर्श समिति ६ सदस्यीय हुने व्यवस्था गरेको छ ।
 d. स्थानीय तहको अन्तिम लेखापरिक्षण महालेखापरिक्षकबाट हुन्छ । (a) (b) (c) (d)
39. प्राचिनकालिन कृति र कृतिका रचयिताको जोडा मध्ये कुन गलत छ ।
 a. शब्दग्रन्थ विद्या - अंशुबर्मा b. दिव्योपदेश - पृथ्वी नारायण शाह
 c. अक्षरांक शिक्षा - जयपृथ्वी बहादुर सिंह d. हरगौरी विवाह - प्रताप मल्ल
40. निशा विहान कुनै खुला ठाउँमा उभिदा उनको छाँया आफ्नै अगाडि पट्टी परेका छ भने बाँया हात कुन दिशातिर फर्केको होलान् ।
 a. पूर्व b. पश्चिम
 c. दक्षिण d. उत्तर (a) (b) (c) (d)
41. अशोक गोपालभन्दा अग्लो छ, महेश जयराम भन्दा होचो छ, प्रशान्त जयराम भन्दा अग्लो तर गोपाल भन्दा होचो छ । सबैभन्दा अग्लो को छ ?
 a. गोपाल b. जयराम
 c. प्रशान्त d. अशोक (a) (b) (c) (d)
42. मेट्रिक्स पूरा गर्नुहोस् ।

1	2	3
11	7	5
120	45	?

 a. 19 b. 16
 c. 17 d. 15 (a) (b) (c) (d)

43. कुनै परिक्षामा प्रत्येक सही उत्तरमा 4 अंक प्राप्त हुन्छ र गलत उत्तरमा 1 अंक घट्छ । यदि विद्यार्थीले सबै 60 प्रश्नको उत्तर लेख्दा उसले 130 अंक प्राप्त गर्‍यो भने उसले कतिवटा प्रश्नको उत्तर सही दियो होला ?
- a. 30
b. 34
c. 36
d. 38
- (a) (b) (c) (d)
44. दिइएको मध्ये कुन चाँही जोडा गलत छ ।
- a. विक्रम शीला महाविहार
b. तक्ष-शिला महाविहार
c. स्वर्णशिला महाविहार
d. त्रिपिटक महाविहार
- i. भारत
ii. श्रीलंका
iii. थाइल्याण्ड
iv. तिब्बत
- (a) (b) (c) (d)
45. नेपालको सबैभन्दा ठूलो दातृराष्ट्र कुन हो ?
- a. भारत
b. चिन
c. अमेरिका
d. जापान
- (a) (b) (c) (d)
46. सार्क र तिनका मुद्राका बिच जोडा मिलाउनुहोस् ।
- क) श्रीलंका
ख) भुटान
ग) बंगलादेश
घ) भारत
- i. नेगुल्ट्रम
ii. रुपये
iii. टाका
iv. रुपी
- कोर्डहरू :
- a. क-iii, ख -ii, ग-iv, घ -i
b. क-iv, ख -i, ग-iii, घ -ii
c. क-iv, ख -i, ग-ii, घ -iii
d. क-ii, ख -i, ग-iii, घ -i
- (a) (b) (c) (d)
47. तलका कथन विचार गरी सही कथन छनौट गर्नुहोस् ।
- i. फलफुलको राजा भनेर आँपलाई चिनिन्छ ।
ii. फलफुलको अध्ययनसँग सम्बन्धित, विज्ञानलाई पोमोलोजी, (Pomology) भनिन्छ ।
iii. प्रायः सबै मौसममा पाइने फलफुल केरा हो ।
- कोर्ड :
- a. i, ii सही iii गलत
b. i सही ii, iii गलत
c. i, ii, iii सही
d. i, iii सही ii गलत
- (a) (b) (c) (d)
48. एशियाली खेलकुदबारे तलका कथनबाट सही विकल्प छनौट गर्नुहोस् ।
- A. एशियाली खेलकुदको पहिलो संस्करण चिनमा भएको थियो ।
B. १८ औं संस्करण सन् २०१८ मा इण्डोनेशियामा सम्पन्न भएको थियो ।
C. २२ औं संस्करण सन् २०३४ मा साउदी अरेवियामा हुने भएको छ ।
- a. A, B, C, सबै सही
b. A, B सही, C गलत
c. A, C सही, C गलत
d. A गलत, B, C सही
- (a) (b) (c) (d)
49. कफी बारे गलत कथन छनौट गर्नुहोस् ।
- a. नेपालमा पहिलो कफी खेती गुल्मीमा गरियो ।
b. कफी दिवस हरेक वर्ष मंसिर १ मा मनाइन्छ ।
c. कफी दिवस वि.सं. २०६१ देखि मनाउन थालिएको छ ।
d. कफी अनुसन्धान केन्द्र ललितपुरको खुमलटारमा रहेको छ ।
- (a) (b) (c) (d)

50. आर्किमिडिजको कृतिहरुमध्ये कुन होइन ?

a. Little balance

b. The sand reckener

c. Sphere and cylinder

d. Equilibrium of planes



(a) (b) (c) (d)

ANSWERS

1. c	2. c	3. d	4. d	5. d	6. d	7. d	8. d	9. a	10. b
11. c	12. b	13. d	14. b	15. d	16. d	17. b	18. c	19. a	20. a
21. a	22. d	23. b	24. b	25. d	26. a	27. c	28. a	29. b	30. a
31. d	32. b	33. a	34. d	35. c	36. d	37. c	38. a	39. d	40. c
41. d	42. b	43. d	44. b	45. d	46. b	47. c	48. d	49. d	50. a

IQ HINTS

2.	(c)	<p>50 वटा को रु. 4000</p> <p>1 वटा को रु. $\frac{4000}{50} = \text{रु. } 80$</p> <p>25% वृद्धि पछि : रु. 80 को 125%</p> <p>$= 80 \times \frac{125}{100}$</p> <p>$= \text{रु. } 100$</p> <p>$\therefore 36$ वटा पुस्तकको $36 \times 100 = \text{रु. } 3600$</p>
3.	(d)	<p>50% लम्बाई बढेपछिको लम्बाई</p> <p>$= l \times 150\% = 1.5 l$</p> <p>$\therefore A = 1.5 l \times b$</p> <p>क्षेत्रफलमा वृद्धि % $= \frac{1.5lb - lb}{lb} \times 100\%$</p> <p>$= \frac{0.5lb}{lb} \times 100\%$</p> <p>$= 50\%$</p>
4.	(d)	<p>$2+3+5+7+11+13+17+19+23=100$</p>
5.	(d)	<p>2004 Jan 1 ?</p> <p>-2000 Jan 1 Sunday</p> <hr/> <p>$4 + \textcircled{1} = 5$</p> <p>↓</p> <p>Sunday + 5 = Friday</p> <p>Leap year 2000</p>
14.	(b)	<p>D, G, J, ?, P, S, V</p> <p>4 7 10 13 16 19 22</p> <p>+3 +3 +3 +3 +3 +3</p> <p>$\therefore 13 = M$</p>

16.	(d)	$E+H = 5+8 = 13=M$ $N+A = 14+1 = 15=O$ $I+D = 9+4 = 13 = M$																														
17.	(b)	$4^3 + 4 = 64 + 4 = 68$ $5^3 + 5 = 125 + 5 = 130$ $6^3 + 6 = 216 + 6 = 222$ $7^3 + 7 = 343 + 7 = 350$																														
18.	(c)	Here, $(27, 3) = (3^3, 3)$ So, $(64, 4) = (4^3, 4)$																														
30.	(a)	CHAIR, TABLE फरक फरक हुन्। तर दुबै Furniture हुन्।																														
34.	(d)	<table border="1" style="margin-left: auto; margin-right: auto;"> <tr> <td><u>A</u></td> <td><u>B</u></td> <td><u>C</u></td> <td><u>D</u></td> <td><u>E</u></td> <td><u>F</u></td> <td><u>G</u></td> <td><u>H</u></td> <td><u>I</u></td> <td><u>J</u></td> </tr> <tr> <td><u>K</u></td> <td><u>L</u></td> <td><u>M</u></td> <td><u>N</u></td> <td><u>O</u></td> <td><u>P</u></td> <td><u>Q</u></td> <td><u>R</u></td> <td><u>S</u></td> <td><u>T</u></td> </tr> <tr> <td><u>U</u></td> <td><u>V</u></td> <td><u>W</u></td> <td><u>X</u></td> <td><u>Y</u></td> <td><u>Z</u></td> <td></td> <td></td> <td></td> <td></td> </tr> </table> <p>11 वटा लेटर (Letter) उस्तै देखिन्छ।</p>	<u>A</u>	<u>B</u>	<u>C</u>	<u>D</u>	<u>E</u>	<u>F</u>	<u>G</u>	<u>H</u>	<u>I</u>	<u>J</u>	<u>K</u>	<u>L</u>	<u>M</u>	<u>N</u>	<u>O</u>	<u>P</u>	<u>Q</u>	<u>R</u>	<u>S</u>	<u>T</u>	<u>U</u>	<u>V</u>	<u>W</u>	<u>X</u>	<u>Y</u>	<u>Z</u>				
<u>A</u>	<u>B</u>	<u>C</u>	<u>D</u>	<u>E</u>	<u>F</u>	<u>G</u>	<u>H</u>	<u>I</u>	<u>J</u>																							
<u>K</u>	<u>L</u>	<u>M</u>	<u>N</u>	<u>O</u>	<u>P</u>	<u>Q</u>	<u>R</u>	<u>S</u>	<u>T</u>																							
<u>U</u>	<u>V</u>	<u>W</u>	<u>X</u>	<u>Y</u>	<u>Z</u>																											
40.	(c)	 <p>विहानमा आफ्नो अगाडि छाँया परेकाले निशा पश्चिम तिर फर्केर बसेको छन्। \therefore बाँया हात दक्षिण दिशातर्फ छ।</p>																														
41.	(d)	 <p>गोपाल जयराम प्रशान्त अशोक महेश \therefore अशोक सबैभन्दा अग्लो छ।</p>																														
42.	(b)	$11^2 - 1^2 = 120$ $7^2 - 2^2 = 45$ $5^2 - 3^2 = 16$																														
43.	(d)	<p>a. $30 \times 4 \quad 30 \times 1 \Rightarrow 120 - 30$ $= 120, = 30 \quad = 90$</p> <p>b. $34 \times 4 \quad 26 \times 1 \Rightarrow 136 - 26$ $= 136, = 26 \quad = 110$</p> <p>c. $36 \times 4 \quad 24 \times 1 \Rightarrow 144 - 24$ $= 144, 24 \quad = 120$</p> <p>d. $38 \times 4 \quad 22 \times 1 \Rightarrow 152 - 22$ $= 152, = 22 \quad = 130$</p>																														

